



एन आई सी एशिया बैंक लि.

Account Opening Form

खाता खोल्ने फारम

Corporate Account (संस्थागत खाता)

Branch शाखा

Date मिति

Customer ID ग्राहक नं.

Temp. A/C ID अस्थायी खाता नं

Account No खाता नं.

I/We wish to open the following account with your Bank and undertake to comply, observe and be bound by the Rules and Regulations made and amended by the Bank from time to time pertaining to such accounts.

म/हामी निम्न उल्लिखित विवरण अनुसारको खाता खोली दिनुहुन अनुरोध गर्दछु/गर्दछौं र यस खाता सम्बन्धी बैंकले लागू गर्ने/समय समयमा संशोधन गर्ने नीति नियमहरूको पूर्ण पालना गर्न मञ्जुर गर्दछु/गर्दछौं ।

Account Details (खाताको विवरण)

Name of Account Holder (In Block Letters) (खातावालाको नाम, देवनागरीमा)

Registration Details (दर्ताको विवरण)

Constitution (विधान)

Proprietorship (एकल व्यवसाय) Partnership (साझेदारी) Pvt.Ltd. (प्रा.लि) Public Ltd. (पब्लिक लि.) Others (अन्य) Specify(खुलाउनुहोस)

Office of Registration दर्ता गरेको कार्यालय Place of Registration दर्ता भएको स्थान

Date of Registration दर्ता मिति Registration No. दर्ता नं.

PAN No. स्था ले नं. VAT No. भ्याट नं.

Registered Address (दर्ता ठेगाना)

House No. (घर नं.) Ward No. (वडा नं.) Street/Tole (सडक/टोल)

Municipality/VDC (न.पा/गा.वि.स) District (जिल्ला) Tel No. (टे.नं.)

Fax No. (फ्याक्स नं.) Email (इमेल) Website (वेबसाईट)

Current Address (हालको ठेगाना)

House No. (घर नं.) Ward No. (वडा नं.) Street/Tole (सडक/टोल)

Municipality/VDC (न.पा/गा.वि.स) District (जिल्ला) Tel No. (टे.नं.)

Fax No. (फ्याक्स नं.) Email (इमेल) Website (वेबसाईट)

Name of Key contact official (मुख्य सम्पर्क व्यक्तिको नाम)

Mobile No. of Key contact official (मुख्य सम्पर्क व्यक्तिको मो.नं.)

Type Of Account- Mark [✓] As Appropriate (खाताको प्रकार- उपयुक्त ठाउँमा [✓] लगाउनुहोस)

Account Type (खाताको प्रकार) Current (चलती) Savings (बचत) Others (अन्य).....(Specify) (खुलाउनुहोस)

Currency (मुद्रा) NPR (रुपैया) USD (अमेरिकी डलर) Others (अन्य).....(Specify) (खुलाउनुहोस)

Nature Of Company, Organization Or Business (कम्पनी, संस्था, व्यवसायको प्रकार)

Area of Operation (संचालन क्षेत्र)

Nature of Business (व्यवसायको प्रकार)

Number of Offices (Branches) (कार्यालय/शाखा संख्या)

Number of Offices (कार्यालय संख्या)

S.No. (क्र.सं.)	Location (स्थान)	Address (ठेगाना)	Contact Person (सम्पर्क व्यक्ति)	Contact No. (सम्पर्क नं)

Note: Please use additional sheet as required. नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ गर्नुहोला ।

Transaction Volume (कारोबारको विवरण)Purpose of Account
(खाताको उद्देश्य)Maximum Amount per Transaction
(अधिकतम रकम प्रति कारोबार)

Details (विवरण)	Number (संख्या)	Amount (रकम)
Estimated Monthly Transactions (अनुमानित मासिक कारोबार)		
Estimated Annual Transactions (अनुमानित वार्षिक कारोबार)		

Location Map of Current Location of Principal Office
(मुख्य/संचालन कार्यालयको मार्गचित्र)

(Please mention nearest prominent landmark like temple/department store/school etc.)

(कृपया नजिकको मन्दिर/स्कूल जस्ता कुनै खास स्थान/वस्तु को चिन्ह उल्लेख गर्नुहोला)

Note: In case of change in address, the bank must be informed immediately and the location map updated accordingly.

नोट: वसोवास गर्ने ठेगाना परिवर्तन भएमा बैंकलाई तुरुन्त नयाँ ठेगानाको नक्सा समेत जानकारी गराउनु पर्ने ।

Details Of Signatories (दस्तखत गर्नेको विवरण)

S.No. (क्र.सं.)	Name (नाम)	Nationality (राष्ट्रियता)	Official Position/ Designation (तह/पद)	Residential Address (वसोवासको ठेगाना) (in full with house & ward no.) (पुरा ठेगाना घर नं. र वार्ड नं. सहित)

Note: Please use additional sheet as required. नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ गर्नुहोला ।

Signature(s) of applicant(s) also to be used specimen signature (Please sign below in black)

खाताको दस्तखतहरू नमुना दस्तखतको रूपमा पनि प्रयोग गरिने (तलको कोठामा बीचमा पर्ने गरी कालो मसीले दस्तखत गर्नुहोस्)

Name
(नाम)

Operation of Account (खाताको संचालन) Single (एकल) Joint (संयुक्त) Others (if any) (अन्य/यदि हो भने)

Special Instruction if any (विशेष निर्देशन छ भने)

Bank Use Only (बैंकको प्रयोग मात्र)

Cheque Book Ordered (चेक बुक मागिएको) Yes (हो) No (होइन) Amount Deposited (रकम जम्मा गरेको).....

Introducer's signature, Name and A/C No. Verified (परिचय कार्ताको दस्तखत, नाम र खाता नं. रजु गरेको) Yes (हो) No (होइन) If No, reason.....
(यदि छैन भने, कारण)

Account Risk Grading : Low Risk Medium Risk High Risk

Document Checklist

I) Company Details

1. Original Verified Copy of Registration Certificate
2. Original Verified Copy of Latest article of association & memorandum of association
3. Original verified copy of valid PAN Certificate
4. Original verified Copy of valid VAT Certificate
5. Original Verified copy of Audited Financial Report of Latest Fiscal Year
6. Original Verified copy of Latest Income Tax Payment Certificate
7. Original Verified Copy of Board Resolution to open/transact and mandate to operate the account

II) Directors Details

1. Original Verified Copy of Citizenship Certificate of each director
2. Duly filled Individual Annexure 1 for each director

III) Key Official Details

1. Original Verified Copy of Citizenship Certificate of each Key Official

2. Duly filled individual Annexure 2 for each Key Official

Checked by (जाँच गर्ने) Approved By (प्रमाणित गर्ने)

Designation (पद) Designation (पद)

Date (मिति) - - Date (मिति) - -

To: NIC ASIA Bank Ltd. (श्री एन आई सी एशिया बैंक लि.)

Branch (शाखा)

Nepal (नेपाल)

Dear Sir/Madam (महोदय/महोदया),

In consideration of NIC ASIA Bank Ltd. (Herein after referred to as the "Bank") opening and/or continuing the Current/Savings/Call/Fixed deposit or any other account(s) in my/our name(s) (hereinafter referred to as the 'Accounts') and providing banking facilities to me/ us. I/We agree to be bound by the terms and conditions set out below and agree that the account(s) will be governed by and are subject to these terms and conditions (hereinafter referred to as the 'Terms'). I/We also agree that all deposits whether Savings, Current, Fixed in Nepalese Rupees or Foreign Currencies that may be placed by me/us with the Bank are subject to the prevailing rules and regulations of Nepal Rastra Bank and are governed by law in effect from time to time. These terms shall apply to each of the accounts of whatever nature hereafter opened with, continued with or maintained with the Bank or its successors or assigns.

मेरो/हाम्रो नाममा श्री एन आई सी एशिया बैंक लि. (यसपछि बैंक भनी सम्बोधन गरिएको) मा चलती/बचत/कल/मुहती निक्षेप वा अन्य खाता (यसपछि खाता मात्र भनी सम्बोधन गरिएको) खोल्न/सञ्चालन गर्न वा नलाई र हामीलाई अन्य बैकिङ्ग सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु/गर्दछौं । म/हामी निम्न उल्लिखित शर्त बन्दैजहनु (यसपछि शर्त मात्र भनी सम्बोधन गरिएको) पालना गर्ने र सो को अधिनमा रही खाता संचालन गर्न मञ्जुर छु/छौं । नेपाली वा विदेशी मुद्रामा म/हामीबाट बैंकमा राखिएको सबै निक्षेप चाहे त्यो चलती, बचत, कल वा मुहती कुनै खातामा राखिएको होस्, त्यो समय समयमा लागू हुने प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले तोकेको नियमभित्र रही संचालन हुनेछन् भन्ने कुरामा मेरो/हाम्रो पूर्ण मञ्जुरी रहेको छ । बैंक, यसको उत्तराधिकारी वा यसले तोकेको कुनै निकायमा यसपछि खोल्ने, सञ्चालन गरिने वा नियमित गरिने जस्तोसुकै प्रकृतिको खाताको लागि पनि यो शर्तहरू लागू हुनेछन् ।

Terms & Conditions (शर्तहरू)

Where the account(s) is/are opened by more than one person the words "i", "me" or "my" shall read as "we", "us" or "our" in these terms. The Terms shall bind each of the persons named in the accounts (hereinafter referred to as the "Customers" or "Account holders") individually or any one or more or all of them collectively and all agreements, obligations and liabilities of the customers with the Bank shall be joint and several.

एक जनाभन्दा बढी व्यक्तिको नाममा खाता खोल्नको अवस्थामा म र मेरा भन्ने शब्दले हामी र हाम्रो भन्ने जनाउँछ । यी शर्त बन्दोपहार खातामा नाम उल्लेख भएका हरेक व्यक्तिहरू (यसपछि सेवाग्राही भनी सम्बोधन गरिनेछ) को लागि व्यक्तिगत रूपमा वा एक वा बढी वा सबैजनालाई सामूहिक रूपमा बाध्यकारी हुने छन् र बैंकसँगको सेवाग्राहीको सबै सम्बन्ध, जिम्मेवारी र दायित्व सामूहिक र/वा छुट्टाछुटे हुनेछन् ।

A. Bank Accounts (बैंक खाता)

1) We authorise the Bank (हामी बैंकलाई निम्न अधिकार प्रदान गर्दछौं)

i) to take actions in relation to the following matters on receipt of instructions or documents given or executed in accordance with the signing instructions specified in the account opening form until such time as we give the Bank written notice to the contrary. हामी खाता खोल्ने सन्ध्यामा आदेशहरूलाई निर्दिष्ट गरिनुभन्दा अघि खाता खोल्नको अवस्थामा उल्लेख भएबमोजिमको निर्देशन वा हस्ताक्षरित लिखत बैंकलाई प्राप्त भएपश्चात् सो सम्बन्धमा हामीले अन्यथा उल्लेख गरी अर्को लिखित सूचना उपलब्ध नभएसम्म तल उल्लिखित विषयहरूमा आवश्यक कारवाही गर्ने ।

ii) For making payments of cheques, bills of exchange, promissory notes, standing orders, direct debts, issue of draft, mail and telegraphic transfers, purchase and sales of foreign currency and any other instructions by debiting the Account(s) whether in credit or otherwise, and हामी खातामा रकम भए वा नभए पनि त्यस्तो खाता सर्भ लेखी (डेबिट गरी) हामीले जारी गरेको चेक, विनिमयपत्र, प्रतिभाषण, स्थायी भुक्तानी, आदेश वमोजिम रकम भुक्तानी गर्ने तथा सोभन्दा खाता डेबिट गर्ने, ड्राफ्ट, मेल तथा टेलिग्राफको माध्यमबाट रकमान्तर गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने ।

iii) To accept any other instructions regarding the Accounts including instructions for me closure of all or any of the Account(s). हामी कुनै खाता वा खाता बन्द गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने ।

2) We understand that any funds received by the Bank or our behalf shall be credited to the relevant Accounts unless the Bank receives written instructions from us to the contrary. हामीले लिखत रूपमा अन्यथा निर्देशन गरेको अवस्थामा बाहेक हामी नाममा बैंकले प्राप्त गरेको कुनै पनि रकम सम्बन्धित खातामा जम्मा हुनेछ भन्ने सम्बन्धमा हामी जानकारी छौं ।

3) We understand that the Bank acts only as our collecting agent and assumes no responsibility for the realisation of any items deposited with the Bank for collection. Proceed of cheques or other instruments deposited with the Bank are not available for withdrawal until collected by the Bank. The Bank reserve the right to debit any of the Accounts that may have been exceptionally credited with an items subsequently unpaid on collection. The Bank may refuse to accept for collection cheques drawn in favour of third parties or if the payee's name is not identical to our name on the Bank's record. The Bank may at any time credit to the Accounts any cheque or draft in favour of a third party crossed or denoted "A/C Payee" (or any words of similar effect). The Bank may at any time debit and recover from the Accounts the value of any instrument negotiated, purchased or collected by the Bank in the event that proceeds are not received against the same at any time and/or after receipt of proceeds, the account of the Bank is debited or proceeds recovered from the Bank upon return of the instrument by the drawee bank or correspondent of the Bank.

रकम संकलनका लागि बैंक समक्ष जम्मा गरिएको कुनै पनि विनिमय साधनमा सम्बन्धमा बैंकले केवल हाम्रो संकलन प्रतिनिधि (एजेन्ट) को रूपमा मात्र कार्य गर्नेछ र सोको रकम असुली (realization) को सम्बन्धमा बैंकले कुनै पनि जिम्मेवारी वहन गर्ने छैन भन्ने कुराका सम्बन्धमा हामी जानकारी छौं । बैंक समक्ष जम्मा गरिएको चेक वा अन्य अधिकार पत्र (Other instruments) को रकम बैंकले संकलन गरी हाम्रो खातामा जम्मा नभएसम्म किचन सकिने छैन । रकम संकलन हुन नसकेको कुनै अधिकारपत्र वापत भुक्तानी वा अपवादको रूपमा रकम जम्मा हुन गइरमा कुनै पनि खाता डेबिट गरी असुल उपर गर्ने अधिकार बैंकमा सुरक्षित रहने छ । तेस्रो पक्षका नाममा खिचिएको वा भुक्तानी प्राप्तकर्ता (पेयी) को नाम बैंकको अधिलेखमा उल्लेख भएबमोजिमको हाम्रो नामसँग मेल नसकेको चेक संकलन गर्नमा बैंकले ईच्छा गरी जनाउन सक्नेछ । बैंकले तेस्रो पक्षका नाममा जारी भएका रखाई वा A/C Payee वा सो जामिने व्यस्तै अन्य वाव्यांश उल्लेख भएका कुनै पनि चेक वा ड्राफ्ट खातामा जम्मा गर्न स्वीकार गर्ने छैन । बैंकले विनिमय (Negotiate) संकलन गरेको कुनै पनि अधिकार पत्रको रकम असुली भई नभएको सम्बन्धमा कुनै पनि बत खाता डेबिट गरी त्यस्तो अधिकारपत्रको न्यून बैंकले असुल उपर गर्ने सक्नेछ । रकम असुल भई भएपश्चात् त्यस्तो अधिकार पत्रको रकम बैंक समक्ष खिचिएको हो वा बैंकको कर्पोरेटोडेबिट बैंकबाट अधिकारपत्र फिर्ता भएपश्चात् बैंकको खाता डेबिट गरिनेछ वा बैंकबाट सो वापतको रकम असुल उपर गरिनेछ ।

4) The Bank may, in its absolute discretion, issue us with cheques in any form for the Accounts and may at any time in its discretion withdraw or recall the same. The Bank may also refuse to allow withdrawals except through such cheques. If a cheque-book is issued, we undertake to be responsible for its safe custody at all times and we will immediately notify the Bank if this or any of the cheques contained therein, is lost or stolen. We understand that the Bank may, in its absolute discretion accept from us any stop cheque instructions (either verbally or in writing) in cases where we have lost the relevant cheque or in other circumstances in which it is allowed by the law and agreed by the Bank. Should the Bank accept any such instructions from us, we hereby undertake to indemnify the Bank against any loss, damages, costs, (including any legal costs) or demands incurred by the Bank as a result of in connection therewith. The Bank will not be liable for any loss due to payment of any lost or stolen cheques, unless the Bank had notice of such loss or theft at the time of payment.

बैंकले आफ्नो पूर्ण स्वविकेकमा हाम्रो खाताका लागि कुनै पनि स्वरूपमा हामीलाई चेक जारी गर्ने र कुनै पनि समयमा आफ्नो स्वविकेकमा त्यस्तो चेक फिर्ता लिन वा फिर्ता माग गर्न सक्नेछ । त्यस्तो चेक वाहेक अन्य माध्यमबाट रकम किचनको सुविधा प्रदान गर्ने बैंकले ईच्छा गर्न सक्नेछ । बैंकले जारी गरेको चेकलाई हस्तगत गर्न सक्ने र कथंकदाचित उक्त चेक बुक वा सोमा भएका कुनै पनि चेक हराइरमा वा जारी भएका तत्काल बैंकलाई सूचित गर्नेछौं । हामीले सम्बन्धित चेक हराइरमा अवस्थामा वा कानुनले अनुमति दिएको वा बैंकले मञ्जुर गरेको अन्य कुनै परिस्थितिमा खाताबाट रकम भुक्तानी रोक्का गर्न हामीले बैंकलाई अनुरोध गर्नेछौं । हामीले बैंकलाई अनुरोध गरेमा (लिखित वा मौखिक रूपमा) बैंकले आफ्नो पूर्ण स्वविकेक प्रयोग गरी त्यस्तो अनुरोध स्वीकार गर्न सक्नेछ । हामीले वा हाम्रो तर्फबाट अन्य कुनै व्यक्तिले गर्ने सक्ने त्यस्तो अनुरोध बैंकले स्वीकार गरेका कारण वा सोको सिलसिला वा जरियामा बैंकले कुनै पनि हानि, नोक्सानी वा सर्भ (कानुनी सर्भ समेत) व्यहोर्नु परेमा बैंकलाई सोको हर्जाना तिर्न बुझाउन हामी प्रतिबद्ध छौं । रकम भुक्तानी गर्दाका बसत बैंकलाई सूचना प्राप्त भइसकेको अवस्थामा वाहेक हराइरमा वा चोरी भएको चेकको रकम भुक्तानी हुन गइरमा कारण सूचित कुनै पनि हानि, नोक्सानीका लागि बैंक जिम्मेवार हुने छैन ।

5) We accept that the provision of any overdraft facility or other accommodation by the Bank to us may be granted or refused at the sole discretion of the Bank. The continuance or withdrawal of such facility or accommodation at any time is also at the Bank sole discretion. बैंकले आफ्ना ग्राहकलाई उल्लेख गराउने अधिकार वा अन्य वित्तीय सुविधा हामीलाई समेत उपलब्ध गराउने वा नभएसम्म भन्ने सम्बन्धमा निर्णय गर्ने एकल स्वविकेकीय अधिकार बैंकलाई हुनेछ भन्ने कुरालाई हामी स्वीकार गर्दछौं । एकपटक प्रदान गरिसकेको त्यस्तो सुविधालाई कुनै पनि बसत निरन्तरता दिने वा फिर्ता गर्ने भन्ने सम्बन्धमा स्वविकेक प्रयोग गर्ने अधिकार समेत बैंकमा निहित हुनेछ ।

6) We will be liable for any overdraft or other facilities arising in connection with any of the Accounts and we hereby authorize the Bank to debit any of the Accounts with all or any mark-up, commission and other banking charges, costs and expenses (including legal costs) incurred in connection therewith at such rates as may be determined by the Bank from time to time in its absolute discretion. We will also pay to Bank any such amounts, in the manner and at such times, as may be required by the Bank in its absolute discretion. कुनै पनि खाता खोल्नको क्रममा सुझाव हुने ओभरड्राफ्ट (अधिविकर्ष) वा अन्य सुविधा वापतको कुनै पनि दायित्वका लागि हामी जिम्मेवार हुनेछौं र त्यस्तो दायित्व धर्वा सो सम्बन्ध अनुसारको कमिशन, अन्य बैकिङ दर हाम्रो कुनै पनि खाता डेबिट गरी असुल उपर गर्ने हामी बैंकलाई अर्पण गर्दछौं । साथै त्यस किसिमको कुनै पनि रकम बैंकले आफ्नो पूर्ण स्वविकेकमा निर्धारण गरिदिएको शर्त तथा भासा अनुसार बैंकलाई तिर्न बुझाउने छौं ।

7) As regards any and all amounts credited to Accounts during the period when any overdrafts or any other banking facilities in connection therewith are being provided by the Bank to us, such amounts shall firstly be applied by the Bank to reduce any mark-up payable on the overdrafts or any other banking facilities until the mark-up is paid in full. Then and only then shall any such amounts so credited be applied to reduce the principal amount of any such overdraft or any other banking facilities.

बैंकले उपलब्ध गराएको अधिविकर्ष वा सोसँग सम्बन्धित अन्य कुनै बैकिङ सुविधाका सम्बन्धमा हाम्रो खातामा जम्मा गरिदिएको कुनै वा सबै रकमका हकमा, बैंकले सबैभन्दा पहिले त्यस्तो जम्मा भएको रकमबाट अधिविकर्ष बैंकले उपलब्ध गराएको अधिविकर्ष वा सोसँग सम्बन्धित अन्य कुनै बैकिङ सुविधाका सम्बन्धमा हाम्रो खातामा जम्मा गरिदिएको कुनै वा सबै रकमका हकमा, बैंकले सबैभन्दा पहिले त्यस्तो जम्मा भएको रकमबाट अधिविकर्ष वा अन्य बैकिङ सुविधाका सम्बन्धमा बैंकलाई तिर्नु बुझाउनु पर्ने रकम पूर्ण रूपमा चुका नभएसम्म सो असुल उपर गर्ने छ । तत्पश्चात् मात्र खातामा जम्मा भएको त्यस्तो रकमबाट बैंकले उक्त अधिविकर्ष वा अन्य बैकिङ सुविधा बापतको सावा रकम असुल उपर गर्नेछ ।

8) The Accounts will be subject to applicable charges as per the Bank's schedule of such charges as revised from time to time. The Bank shall always be entitled without notice to us to recover from and debit the Accounts for any charges, expenses, fees, commissions, mark-up, penalties, withholding taxes, levies of government departments or authorities and any other impositions in respect of the Accounts or the balance in the Accounts. The Bank is authorized to reverse credit entries made in error. The Bank is also entitled to reverse debit entries made in error made in error in relation to account. Any charges debited by the Bank are not refundable upon closure of any or all of the Accounts.

बैंकले समय समयमा निर्धारण गर्ने आफ्नो शुल्क तालिकामा उल्लेख भएबमोजिम साताका सबन्धमा तोकिएका शुल्क लाग्नेछन् । हामीलाई सूचना समेत नदिए कुनै पनि चार्ज, सर्च शुल्क, कमिशन, हर्जाना, सोतमा कर रकम, सरकारी विभागा वा निकायहरूको दै दरस्तर वा साता वा सो सातामा जसमा भएकै रकमका सबन्धमा लागू हुने अन्य कुनै पनि किसिमको कर, दायित्व, दै दरस्तर इत्यादि हामीबाट र / वा हामी साता डेविट गरी असुल अपर गर्ने अधिकार बैंकमा सदैव रहने छ । बैंकलाई सातामा गुलबस्त प्रविष्ट हुन गएको हिसाब सच्याई पुनः सही हिसाब प्रविष्ट (रिमर्स ईन्ट्री) गर्ने अधिकार हुनेछ । त्यसैगरी बैंकलाई साताका सबन्धमा गरिएको गलत डेविट ईन्ट्री सुरक्षण वा हस्तान्तरण गर्न वा परिचया गर्न हामी बैंकलाई अस्तिचार गर्दछौं ।

- 9) We authorise the Bank to accept for safekeeping, collection or for any other purpose, any securities or other property deposited with the Bank on our behalf or received from us and to release or to deliver or give up any such securities or property against our written instruction.

सुरक्षा, संकलन वा अन्य कुनै पनि प्रयोजनका लागि हामी तर्फबाट बैंक समक्ष जसमा गरिएको वा बैंकले हामीबाट प्राप्त गरेको कुनै पनि सुरक्षण वा संपत्ति ग्राहण गर्ने तथा हामीले लिखित रुपमा निर्देशन गरे बमोजिम त्यस्तो कुनै सुरक्षण वा संपत्ति फुकुवा वा हस्तान्तरण गर्न वा परिचया गर्न हामी बैंकलाई अस्तिचार गर्दछौं ।

- 10) The deposits and their payments are governed by the laws in effect from time in Nepal and are payable only at the Branch of the Bank after production of evidence of identity of the customer satisfactory to the Bank and to payment of any customary charges that may be levied by the Bank from time to time, for such deposits or withdrawals.

निक्षेप तथा सो को मुक्तानी सबन्धमा समय समयमा नेपालमा प्रचलित कानून लागू हुनेछ र नेपालमा अवस्थित छन आई सी धरिया बैंकको जुन शाखामा निक्षेप जसमा गरिएको हो, सोही शाखाबाट मात्र सोको मुक्तानी हुनेछ । बैंकलाई माग्य हुने परिचयसम्बन्धी काजा प्रमाण पेश गर्न लगाई त्यस्ता रकम जसमा गर्न तथा रकम फिर्त गर्ने सुविधाका लागि बैंकले समय समयमा निर्धारण गरेको शुल्क लिई नेपालमा रहेका अन्य शाखाहरूबाट रकम जसमा गर्न वा फिर्त दिने वा नदिने मन्ने सबन्धमा स्वविवेक प्रयोग गर्ने अधिकार बैंकलाई हुनेछ ।

- 11) The rate of any interest payable on any account may be displayed by the Bank at its various branches in Nepal and we accept that this rate may be subject to change without notice to the customer. Interest on saving accounts and Foreign Currency saving accounts is calculated on a 365 days basis on a monthly minimum balance to be paid on semi-annual basis, i.e. Poush and Ashad and on Terms Deposits at maturity. The Bank shall have the exclusive right to determine the basis for the calculation of the amounts payable as interest on any Savings and Term Deposit accounts. No interest will be payable by the Bank on current accounts in any currency.

कुनै पनि सातामा लाग्ने ब्याजदर बैंकले सबैले देख्नेगरी नेपालमा रहेका आफ्ना विभिन्न शाखाहरूमा राख्न सक्नेछ र यस्तो ब्याजदर सूचना दिई वा नदिई परिवर्तन भएमा समेत हामीलाई रिचकार्य हुनेछ । बचत खाता तथा विदेशी मुद्राको वचत खातामा ब्याज गणना गर्दा ३६५ दिनको एक वर्षको हिसाबले मासिक व्युत्पन्न लोभदाता गणना गरी अर्धवार्षिक रुपमा (अर्थात् प्रत्येक पौष र आषाढ मसान्तमा) र आवधिक निक्षेपको हकमा भने मासा समाप्त भएपछि मुक्तानी दिईने छ । वचत तथा आवधिक खातामा बैंकले तिनै ब्याज गणना गर्ने र आवधिक निक्षेपको हकमा भने मासा समाप्त भएपछि मुक्तानी दिईनेछ । वचत तथा आवधिक खातामा बैंकले तिनै ब्याज गणना गर्ने आधार तय गर्ने सर्वाधिकार बैंकमा निहित हुनेछ । कुनै पनि मुद्रामा खोल्ने चल्ती खातामा बैंकले ब्याज मुक्तानी दिने छैन ।

- 12) We accept that unless specified otherwise, maturity value of foreign currency or rupee term deposit shall be automatically closed. Withdrawal of term deposits prior to maturity may be allowed at the discretion of the bank and may attract penalties by way of forfeiture or reduction in the interest as the case may be, payable on maturity and/or charges which are subject to change without notice to us, as determined by the Bank.

अन्यथा उल्लेख भएकै अवस्थामा वाहेक, विदेशी विनिमय वा नेपाली रुपैयाँको आवधिक निक्षेपको मासा समाप्त भएकोमा त्यसरी मासा समाप्ती पछि तत्काल पाकेको मुनाफा वा व्याज सहितको र कस सोही वमोजिमको ब्याजदर वा मुनाफा प्राप्त हुने गरी थप त्यति नै आवधिक लाई बैंकले स्वतः नवीकरण गर्ने सक्ने कुरा हामीलाई मञ्जुर छ । आवधिक निक्षेपको निर्धारित अवधि पूरा हुनु अगावै त्यसमा रहेको रकम भिचन दिने वा नदिने मन्ने सबन्धमा बैंकले आफ्नो स्वविवेकमा प्रयोग गर्न सक्नेछ र यस्तो अवस्थामा आवधि पुगे पछि प्राप्त हुने ब्याज जफत वा कटौती गरी र/वा समय समयमा परिवर्तन हुने बैंकले निर्धारण गरेको शुल्क (चार्ज) असुल गरी बैंकले हर्जाना लगाउन सक्नेछ ।

- 13) We accept that there are risks associated with the Accounts denominated in foreign currency. According, we accept that withdrawals from and credit to foreign currency accounts shall be subjected to availability of foreign currency notes at the time of withdrawal and subject to prevailing Nepal Rastra Bank and Government Nepal's rules and regulations. We also agree that the Bank may decline acceptance of foreign currency notes for credit to the Accounts at its discretion.

विदेशी विनिमयमा खोलिएको खातामा जोसिम निहित रहेको हामी स्वीकार गर्दछौं । तसर्थ त्यस्तो विदेशी विनिमय खाताबाट रकम फिर्त गर्दा वा जसमा गर्नु पर्दा त्यस वस्तुतः सम्बन्धित विदेशी नोटका उपलब्धता तथा नेपाल राष्ट्रबैंक तथा नेपाल सरकारको प्रचलित नियम कानूनको अधिनमा रहेर मात्र फिर्त वा जसमा गर्नु सुविधा प्राप्त हुने कुरामा हामी मञ्जुरी छ । बैंकले आफ्नो स्वविवेकमा खातामा विदेशी विनिमय जसमा गर्नका ईन्कार गर्न सक्ने कुरामा समेत हामी मञ्जुरी छ ।

- 14) We accept that the Bank shall not be liable for unavailability of funds credited to the Accounts due to restrictions or convertibility of transferability or payment of funds, requisitions, involuntary transfer, acts of war, civil strike or other caused beyond the control of the Bank. We further accept that neither Head Office nor any branch, subsidiary or affiliate of Bank shall be liable for any consequences thereof, if due to any actions of or restriction imposed by Government of Nepal, Nepal Rastra Bank or any other authority or entity, any branch of the Bank is unable to either make payment to the customers at all or to transfer such funds in such currency at all. We are solely responsible for all such risks and any associated costs and expenses however arising (including without limitation, those arising from any international or domestic legal or regulatory restrictions) in respect of any such account. We agree that the Bank's determination of whether it is or is not able, given the prevailing applicable law and regulations to make any payment from or permit any withdrawal or transfer from any Accounts shall be final and binding on the Customer and shall not be questioned.

मुद्राको परिवर्तनीयता वा हस्तान्तरणीयता वा रकम मुक्तानीमा बन्देज, माग, अनिश्चितता, युद्धस्थिति, नागरिक विद्रोह वा बैंकको काबुमन्दा बाहिरका अन्य परिस्थितिका कारण खातामा जसमा भएको रकम उपलब्ध हुन नसकेमा बैंक जवाफदेही नभने कुरा म स्विकार गर्दछु । नेपाल सरकार, नेपाल राष्ट्र बैंक वा अन्य कुनै अधिकारप्राप्त अधिकारी वा निकायले लगाएको बन्देजका कारण बैंकले खातामा जसमा भएको रकम मुद्रामा वा अन्य कुनै पनि मुद्रामा रकम मुक्तानी दिन नसकेमा वा त्यस्तो रकम जुन मुद्रामा रकमान्तर गर्नुपर्ने सोही मुद्रामा वा अन्य कुनै मुद्रामा रकमान्तर गर्न नसकेमा त्यसबाट उत्पन्न हुनसक्ने परिणामप्रति बैंकको वा नियमान बन्देजको फलस्वरूप व्यहोर्नु पर्ने सक्ने लगायतका समुपार्ण सर्पहरू समेत को लागि हामी स्वयं जिम्मेवार हुनेछौं । सर्ववद्ध प्रचलित कानून तथा नियमले व्यवस्था गरे अनुसारमा खाताबाट रकम मुक्तानी दिन वा रकम भिचन वा र कमान्तर गर्न बैंक सक्षम भयो या भएन मन्ने सबन्धमा बैंकले गरेको निर्णय मलाई अन्ततः मान्य हुनेछ र सो सबन्धमा कुनै प्रश्न गर्ने छैन ।

- 15) We understand that the statement of account in respect of the accounts will be provided and sent by mail or kept on hold at the Bank at such frequency as the Bank may determine from time to time or as requested by the customer. Statement of account will be provided on a quarterly basis for Saving account and monthly basis for Currency accounts unless otherwise advised. The contents of the statement of account will be treated as correct and conclusive and all discrepancies or objections, if any shall be deemed to be waived unless notified in writing to the bank within 30 days from the date of dispatch of the relevant statement. No statement of account will be sent or provided for a term deposit for which only deposit confirmation receipt with be issued. It is the responsibility of the account holder to provide the bank their correct and full address and any change in their address must be advised to the bank promptly. A flat fee according to the bank's Standard Tariff of Charges will be levied in the event if the statement to be posted in returned undelivered on account of wrong/incomplete address. A fee according to Bank's Standard Tariff of Charges will be levied for each duplicate statement.

खातासम्बन्धी हिसाब विवरण (स्टेटमेन्ट अफ एकाउण्ट) बैंकले समय समयमा निर्धारण गरेबमोजिमको कुनै निश्चित समय अवधिमा तयार गरी हामीलाई उपलब्ध गराउने तथा मेलमार्फत पठाईनेछ वा हामीलाई उपलब्ध हुने किसिमले बैंकले राखिनेछ मन्ने सबन्धमा हामी जानकार छौं । अन्यथा जानकारी गराएको अवस्थामा वाहेक वचत खाता सम्बन्धी हिसाब विवरण त्रैमासिक रुपमा र चल्ती खातासम्बन्धी हिसाब विवरण मासिक रुपमा उपलब्ध गराईनेछ । कुनै खातासम्बन्धी हिसाब विवरणमा कुनै त्रुटि वा कमीकमजोरी रहेभएमा सम्बन्धित हिसाब विवरण बैंकले चलायी गरेको मितिले ३० दिनभित्र त्यस्तो हिसाब विवरणमा उल्लेख भएकै विषयहरूको त्रुटि, कमीकमजोरीका सबन्धमा लिखित रुपमा बैंकलाई सूचित गरिएको अवस्थामा बाहेक त्यस्तो हिसाब विवरणका सबन्धमा दावी विरोध गर्ने हक ग्राहकले फिर्ता लिइएको मानि त्यस्तो हिसाब विवरणलाई ठिक, दुरुस्त र अन्ततः मानिनेछ । आवधिक निक्षेप खाताको हकमा भने त्यस्तो खाता रहेभएकै जनिने हिसाब बाहेक कुनै पनि हिसाब विवरण पठाईने वा उपलब्ध गराईने छैन । बैंकलाई आफ्नो ठेगाना शुद्ध, चर्थाथपरक र पूर्ण रुपमा उपलब्ध गराउने जिम्मेवारी खातावाला स्वयंको हुनेछ र त्यस्तो ठेगानामा पछि कुनै परिवर्तन हुन गएकोमा सो सबन्धमा तत्काल बैंकलाई जानकारी गराउनु पर्नेछ । प्रत्येक खातासम्बन्धी हिसाब विवरणको नक्कल प्राप्त गर्न बैंकले समय समयमा आफ्नो स्ट्याण्डर्ड टारिफ अफ चार्जमा निर्धारण गरेअनुसृतको शुल्क लाग्ने छ ।

- 16) We authorize the bank to respond, if it shall so choose, to any and all enquiries received from any other banks concerning the accounts without reference to us. For the avoidance of doubt, any such response may include a bank reference. We hereby authorize the bank to release any information in respect of me accounts and balances in the accounts to any authority demanding the same provided the bank bonafide believes it is obliged to release such information to account holders shall be provided over telephone unless they have availed Telexbanking services.

अन्य कुनै बैंकबाट हामी खाताका सबन्धमा बैंकलाई प्राप्त हुन सक्ने कुनै वा सबै सोधपूछका सबन्धमा बैंकले आवश्यक जवाफ दिन चाहेमा हामीलाई कुनै जानकारी नदिई सो सबन्धमा जवाफ दिन हामी बैंकलाई अस्तिचार गर्दछौं । शंका निवारणका लागि त्यस्ता कुनै पनि जवाफमा बैंक सन्दर्भ उल्लेख गर्न सकिने छ । खाता तथा सो मा रहेको मौज्जातका सबन्धमा कुनै अधिकारीबाट जानकारी माग भई त्यस्तो जानकारी उपलब्ध गराउन आवश्यक छ मन्ने कुरामा बैंक विश्वस्त भएमा सो सबन्धमा कुनै पनि जानकारी उपलब्ध गराउने, हामी बैंकलाई अस्तिचार प्रदान गर्दछौं । खातावालालाई टेलिफोनमार्फत खातासम्बन्धी कुनै पनि जानकारी माग भई त्यस्तो जानकारी उपलब्ध नगराउने कुरामा हामी मञ्जुरी छ ।

- 17) We understand that we may close any of the Accounts by giving prior written notice to the Bank. The Bank may however, either, at its own instance, or at the instance of any court or administrative order, or otherwise close, freeze or suspend dealings in any of the Accounts without prior notice to us or, without being liable for any branch of any duty if may owe to us.

बैंकलाई पूर्व लिखित सूचना दिई हामी नाममा रहेको कुनै पनि खाता बन्द गर्न सक्नेछौं । तर बैंक स्वयंलाई आवश्यक परेको अवस्थामा वा कुनै अदालती वा प्रशासनिक वा अन्य कुनै आदेश निर्देशन पालना गर्ने शिलसिलामा हामीलाई पूर्व सूचना नदिई वा हामी उपरको कुनै कर्तव्य उल्लंघन भए वापत दायित्व व्यहोर्नु नपर्ने गरी बैंकले त्यस्तो खाता बन्द गर्न रोक्का राख्न वा खाताबाट हुने कारोबारलाई निलम्बना राख्न सक्नेछ/हामीमा लजाउन सक्नेछ ।

- 18) We authorize the Bank to make such disclosure in respect of the Accounts as may be required by court order or competent authority or agency under the provisions of applicable law and/or otherwise to protect the interest of the Bank.

कुनै अदालती आदेश वा सरबद्ध कानुनले गरेको व्यवस्था अनुसार अधिकारप्राप्त अधिकारी वा निकायले मागोको अवस्थामा सातासम्बन्धी सूचना प्रवाह गर्न र वा बैंकको हित अन्य तवरले सुरक्षित गर्न हामी बैंकलाई अस्तित्व प्रदान गर्दछौं ।

- 19) We understand that the Bank may close any of the Accounts by not giving any notice to us. Any credit balance remaining due after 60 days of closing of accounts will be sent by mail to us by a draft or pay-order in full discharge of the Bank's liability in respect of the Accounts.

बैंकले हामीलाई कुनै सूचना नदिए पनि साता बन्द गर्न सक्नेछ भने सम्बन्धमा हामी जानकार छौं । सातामा कुनै मुक्तानी योग्य निक्षेप रहेको भएमा ६० दिन समय मुक्तानि मध्यस्थि हामीलाई वा ग्राहकहरूमध्ये पहिले नाम उल्लेख भएको ग्राहकलाई ड्राफ्ट वा मुक्तानी आदेश हुलाक वा कुरियर (मेल) मार्फत पठाउने छ, तत्पश्चात साताका सम्बन्धमा आफ्नो दायित्वबाट बैंक पूर्ण रूपमा मुक्त हुनेछ ।

- 20) In relation to any dealings in respect of any of the Accounts, the Bank shall not be liable for any loss resulting from such dealings in the event of our incapacity or bankruptcy (or any other analogous events or proceedings) unless and until the Bank has received written notice of any such event together with such documentary evidence as the Bank may require. Further, the Bank, shall not be liable to us for any losses, damages or delay attributable in whole or in part to the acts or omission of any government agency or any other event outside the Bank's control including, without limitations, strikes, industrial action, equipment failure or interruption of power supplies.

कुनै पनि साताका सम्बन्धमा हुने कुनै पनि कारोवारका क्रममा हाम्रो मृत्यु, अशक्तता वा दामासाही (वा यस्तै खालका अन्य कुनै घटना वा काम कारवाही) सूत्रित भई सो सम्बन्धमा बैंकले तोकैवमोजिमका अवशयक कागज प्रमाणसहित बैंकलाई लिखित सूचना प्राप्त नभएसम्म त्यस्तो कारोबारबाट हुन सक्ने कुनै पनि हानि, नोक्सानी वापत बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्ने छैन । साथै, कुनै सरकारी कार्यालयको सुट वा हस्तान्तरण, औद्योगिक कारवाही, यन्त्र उपकरणको गडबडी वा उर्जा आपूर्तिमा अवरोध जस्ता बैंकको काबजमा बाहिरको कुनै पनि परिस्थितिको कारण बैंकले कुनै काम कारवाही नगरेको वा गरेको कारण हामी उपर पर्नसक्ने कुनै पनि हानि, नोक्सानी वा हिलासुरतीका सम्बन्धमा बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्नेछैन ।

- 21) In conflicting or unclear instruction are issued by ourselves or any of the persons authorized to operate the Accounts, the Bank shall be entitled forthwith to stop the operation of the relevant Accounts until such time as hate matter is resolved to the satisfaction of the Bank. We agree that the Bank will not be liable for failing to take any action in respect of the Accounts in the presence of conflicting or unclear instructions. We shall be liable for the repayment of any finance availed by us, together with return, interest and markup thereon at a rate determined by the Bank from time to time.

हामी तथा हामीले साता संचालनको अस्वीकार्य प्रदान गरेका कुनै व्यक्ति वाट अपुष्ट तथा विवादिता निर्देशन जारी गरेको स्पष्टमा बैंकलाई घित बुझ्नेपारी त्यस्तै विवाद समाधान नभएसम्म सम्बन्धीत साता संचालनमा तत्काल रोक लगाउन सक्नेछ । अस्पष्ट र विवादिता निर्देशन जारी गरेवापत उक्तसातामा हुने कुनै पनि कारोवार सो बैंक जिम्मेवार हुनेछैन भने कुनै कुरा हामी मञ्जुर छौं ।

- 22) Cheque-book to a third party will be delivered only after obtaining the identity document of the receiver and authority from the account holder.

तेस्रो पक्षमार्फत चेक बुक पठाउँदा सो बुकिगलिने तेस्रो पक्षको परिचय खुल्ने कागजात र सातावालाको दिइएको अस्तित्वकारी प्राप्त गरेर मात्र पठाईनेछ ।

- 23) Accounts may automatically be closed if information/documents not submitted as required by the bank or the account remain dormant for more than 6 months or they carry nil, negative or balances less than the applicable ledger fee for 60 consecutive days.

बैंकद्वारा माग गरिएको विवरण कागजात पेश नगरिइमा वा साताबाट ६ महिना भन्दा बढी समयसम्म कुनै रकम मुक्तानी हुने कारोबार नभएमा, सातामा शुन्य वा ऋणात्मक मौज्जात रहन गइमा वा सातामा रहेको मौज्जात साता बन्द गर्दा लाग्ने शुल्क भन्दा कम हुन गइमा साता स्वतः बन्द हुनसक्ने कुरामा हामी जानकार छौं ।

- 24) The Bank shall not be held responsible for any shortfall/shortaavailed Telebanking services, not brought to the notice of the bank during cash withdrawal at the bank's counter.

आफूले ढिकी लिइएको नगद काउन्टरमै गणना गर्नुपर्ने र त्यस्तो रकममा कुनै कमी वा नपुग हुन गइएको पछि थाहा हुन गइमा सो सम्बन्धमा बैंक जवाफदेही नहुने कुरामा हामी मञ्जुरी छ ।

- 25) We accept that the Bank shall have the right to refuse to open an Account or close an existing Account without assigning any reason. The Bank may prescribe minimum balance requirements for opening and/or maintaining Accounts. The prescribed minimum balance must always be maintained.

कुनै कारण समेत नदेखाई कुनै पनि साता खोल्न ईन्कार गर्ने वा खोल्नसकेको साता बन्द गर्ने अधिकार बैंकमा सुरक्षित रहने कुरा म स्वीकार गर्दछु । बैंकले साता खोल्न र वा खोल्नसकेको साता कायम राख्न आवश्यक पर्ने न्यूनतम मौज्जात तोक्न सक्नेछ । तोकिएको न्यूनतम मौज्जात अनिवार्य रूपमा कायम राख्नुपर्नेछ, अन्यथा न्यूनतम शुल्क लाग्नेछ । स्थानीय तथा विदेशी दुवै मुद्रामा खोल्न साता सम्बन्धमा तत्काल लागू रहेको न्यूनतम मौज्जातका बारेमा बैंकको रिसेप्सन डेस्कमा सतर्क राखी आवश्यक जानकारी लिन सकिने कुरामा हामी जानकार छौं ।

- 26) In case of partnership accounts, each one of the partners shall be both jointly and severally liable for the payment of any finance, together with return, interest, thereon at a rate determined by the Bank from time to time.

साझेदारी साताको सम्बन्धमा प्रत्येक साझेदार कुनैपनि कर्जा वा अन्य मुक्तानी गर्नुपर्ने रकम ब्याज (बैंकले निर्धारित गरेको दरमा) आदि बुझाउन तथा साता सम्बन्धित अन्य कुनैपनि दायित्व प्रत्येक साझेदारले एकल वा साझेदारहरूले संयुक्त रूपमा बहन गर्नुपर्नेछ ।

a) Notice (सूचना)

- 27) Save as otherwise provided in these Terms, any demand or communication made by the Bank under these Terms shall be in writing and made at the address given by the customer (or such other address as the Customer shall notify the Bank from time to time) and if posted, shall be deemed to have been served on us the date of posting.

यसमा उल्लिखित शर्तबन्धहरूमा अन्यथा उल्लेख भएकामा बाहेक यस सम्बन्धमा बैंकले पठाउने कुनै पनि मागदावी वा सूचना वा जानकारी हामीले दिइएको ठेगाना (वा समय समयमा मैले बैंकलाई जानकारी गराएको अन्य ठेगाना) मा लिखित रूपमा पठाईने छ र हुलाक वा कुरियरबाट पठाइएको स्पष्टमा जुन मितिमा पठाइएको हो सोही मितिमा मेरो नाममा तामिल भएको वा मैले प्राप्त गरेका मानिने छ ।

b) Acceptance of Terms and Conditions (शर्तहरूको स्वीकारोक्ति)

- 28) We accept that the Bank reserves the right to modify these Terms from time to time. The revised or modified Terms will become effective upon notice being given to us. Such notice being deemed to have been properly given, if the revised Terms and displayed or made available at the branches for a period of 15 days from the date of revision. We hereby waive any and all claims we may have against the Bank pursuant to the Accounts or these Terms unless such claim is based on fraud or wilful misconduct to the Bank. The Bank's interpretation of these terms shall be final and binding on us. We have signed the application form as a token of acceptance of the aforesaid Terms and we have read and understood the Terms prior to such signing.

यसमा उल्लिखित शर्त बन्धहरू समय समयमा हेरफेर वा परिवर्तन गर्ने अधिकार बैंकमा सुरक्षित रहने कुरालाई हामी स्वीकार गर्दछौं । त्यसरी हेरफेर वा परिवर्तन भएको शर्तबन्धहरू लागू हुनेछन । त्यस्तो सूचना बैंकको सूचना पाटीमा १५ दिनसम्म राखिइमा रितपूर्वक मलाई दिइएको मानिनेछ । साता वा यसमा उल्लिखित शर्तबन्धहरू अनुरूप मैले बैंक उपर गर्न सक्ने कुनै पनि माग, दावीहरू बैंकको जालसाजी वा बदनिचतपूर्ण काम कारवाहीमा आधारित भएको अवस्थामा बाहेक मैले गर्न सकेको सबैसाथै माग, दावीहरू यसै लिखतबाट म फिर्ता लिन्छु । यसमा उल्लिखित शर्तबन्धहरूका सम्बन्धमा बैंकले गरेको व्याख्या मेरा लागि अन्तिम र मान्य हुनेछ । उपरोक्त शर्तबन्धहरू उपरको हामी स्वीकारोक्ति स्वरूप आवेदन फारममा हामीले हस्ताक्षर पूर्व उक्त शर्तबन्धहरू पढी, वाची सोको मतलब तथा परिणाम बुझेको ठिक साँचो हो ।

c) Documents Required (आवश्यक कागजातहरू)

Limited Company Accounts

(लिमिटेड कम्पनीका खाताहरू)

1. Complete Account Opening Form (पुरा भरेको खाता खोल्ने फारम)
2. Certificate of Incorporation (दर्ता प्रमाणपत्र)
3. Tax Registration Certificate (PAN) (कर दर्ता प्रमाणपत्र)
4. Board Resolution (संचालक समितिको निर्णय)
5. Memorandum & Articles of Associations (प्रवन्धनपत्र तथा नियमावली)
6. Copy of identification and photographs of all signatories (दस्तखत कर्ताको परिचय सुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)
7. Certificate of register of joint stock companies that the company is entitled to commence business (लिमिटेड कम्पनीको हकमा व्यवसाय संचालन अनुमती सुल्नेको दर्ता प्रमाणपत्र)
8. Document evidencing registration/operating address (दर्ता/संचालन ठेगाना प्रमाणीकरणको कागजात)
9. Latest Audited financial (अधावधिक लेखापरीक्षण प्रतिवेदन)
10. Details of Board of Director, CEO, Key Official Signatory. (संचालक समिती, प्र.का.अ, मुख्य व्यक्तिको विवरण)
11. Other documents and details. (अन्य कागजात र विवरणहरू, आवश्यकताअनुसार)

Sole Proprietorship/Partners/ Partnership Accounts

(व्यक्तिगत/साझेदारी खाताहरू)

1. Complete Account Opening Form (पुरा भरेको खाता खोल्ने फारम)
2. Registration Certificate (दर्ता प्रमाणपत्र)
3. Tax Registration Certificate (PAN) (कर दर्ता प्रमाणपत्र)
4. (Reg.) Partnership Deed (समझदारी पत्र)
5. Copy of identification and photographs of all signatories (दस्तखत कर्ताको परिचय सुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)
6. Latest Audited financial or self-declaration of non-required (अधावधिक लेखापरीक्षण प्रतिवेदन)
7. Details of proprietor, partners, authorized signatory, Key Official (संस्थापक, साझेदार, मुख्य व्यक्ति अधिकारप्राप्त व्यक्तिको विवरण)

Associations, Committees, Societies, etc. (संघ, समिति, सामाजिक संस्था, इत्यादी)

1. Complete Account Opening Form (पुरा भरेको खाता खोल्ने फारम)
2. Registration (दर्ता कागजात)
3. Trust Deed (Reg.) (ट्रस्ट डीड)
4. Constitution (विधान)
5. Resolution from board of Trustee/Authorised (संचालक समितीको निर्णयको प्रतिलिपी)
6. Copy of identification and photographs of all signatories (दस्तखत कर्ताको परिचय सुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)
7. Document evidencing registration/operating address (दर्ता/संचालनको ठेगाना प्रमाणित हुने कागजात)
8. Latest Audited financial (अधावधिक लेखापरीक्षण प्रतिवेदन)
9. Details of Board of Director, CEO, Key Official Signatory. (संचालक समिती, प्र.क.अ, मुख्य व्यक्तिको विवरण)